

# 令和6年能登半島地震に伴う 雇用保険の基本手当の特例措置について

## 1 ハローワークに来所できない場合は、「失業の認定日の変更」ができます。

本地震の影響により、指定された失業の認定日にやむを得ず、ハローワークに来所できなかったときは、来所可能な日に失業の認定日を変更することができます。(事前の申し出ややむを得ない理由を証明する書類は不要)

失業の認定日に来所できなかった方は、来所日の前日までの失業認定を一括で行います。

※ やむを得ない場合は、応募等の求職活動実績がなくても支給されます。

## 2 他のハローワークでも失業認定の手続ができます。

本地震による交通の途絶や遠隔地への避難などにより、居住地を管轄するハローワークに来所できないときは、その他のハローワークで基本手当の受給手続を行うことができます。

※ 受給手続に必要な確認書類がない場合でも手続を行うことができます。

## 3 「災害時における雇用保険の特例措置」があります。

本地震発生の時点で被災地域内の事業で勤務していた方について、

○災害により休業した場合

○災害により一時離職した場合

に雇用保険の基本手当を受給できる特例措置があります。

### ※制度利用に当たっての留意事項

本特例措置を利用して、基本手当の支給を受けた方については、休業又は一時離職後に、元の事業所に復帰して雇用保険被保険者資格を取得しても、当該休業又は一時離職前の雇用保険の被保険者であった期間は通算されません。

詳細な内容や、お困りのことがあれば、ハローワークや労働局にご相談ください。

## 2024 नोटो प्रायद्वीपमा भूकम्पको कारण

रोजगार बीमाको आधारभूत भत्ताका लागि विशेष उपायहरू को सम्बन्धमा

## 1 यदि तपाईं हेलो वर्कमा जान असक्षम हुनुहुन्छ भने, तपाईं बेरोजगारी मान्यता को मिति परिवर्तन गर्न

यदि तपाईं यस भूकम्पको प्रभावका कारण बेरोजगारी पहिचानको तोकिएको मितिमा हेलो वर्कमा आउन असमर्थ हुनुहुन्छ भने, आफु आउन सक्ने दिनको लागि मिति परिवर्तन् गर्न सक्नुहुन्छ। (अपरिहार्य कारण प्रमाणित गर्ने कुनै पूर्व अनुरोध वा कागजातहरू आवश्यक पर्दैन।)

बेरोजगारी प्रमाणीकरणको दिन कार्यालयमा आउन नसकेकालाई, त्यस मिति को अधिल्लो दिनसम्मको बेरोजगारी प्रमाणीकरण एकमुष्टमा गरिने छ।

※ यदि अपरिहार्य परेको खण्डमा, काम खोज्ने गतिविधि वा कुनै काममा आवेदन नदिएको भएपनि भत्ता भुक्तानी गरिनेछ।

## 2 तपाईंले अन्य हेलो वर्क कार्यालयहरूमा पनि बेरोजगारी प्रमाणीकरण को लागि आवेदन दिन सक्नुहुन्छ।

यदि तपाईं यस भूकम्पको कारण यातायात अवरुद्ध वा दुर्गम क्षेत्रहरूमा स्थानान्तरण हुनेपरेको कारणले आफ्नो निवास स्थानको अधिकार क्षेत्र भित्रपर्ने हेलो वर्कमा जान असमर्थ हुनुहुन्छ भने, तपाईंले अन्य कुनै पनि हेलो वर्कमा आधारभूत भत्ताको लागि आवेदन दिन सक्नुहुन्छ।

※ तपाईंसँग आवश्यक पुष्टिकरण कागजातहरू नभए पनि प्रक्रिया पूरा गर्न सक्नुहुन्छ।

## 3 प्रकोपको समयमा रोजगारी बीमाको लागि विशेष उपायहरू छन्।

भूकम्प प्रभावित क्षेत्रका व्यवसायहरूमा काम गर्नेहरुका लागि यदि

- विपद्को कारणले बिदा बस्तु परेमा
- अस्थायी रूपमा रोजगारी छोड्नु परेमा

आधारभूत बेरोजगारी बिमा लाभ प्राप्त गर्न बिशेष प्रणाली उपलब्ध छ।

※ प्रणाली प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू

विशेष प्रणाली प्रयोगगरी, वेरोजगारी भत्ता लिनुभएका को लागि, अनुपस्थिति वा कामबाट अस्थायी बिदा पछि, पहिलाको काममा फिर्ताभइ रोजगार बीमा योग्यता लिनुभय पनि, त्यो अनुपस्थिति वा कामबाट अस्थायी बिदा को रोजगार बीमा अन्तर्गत बीमा गरेको अवधि को हिसाब गरिने छैन।

यदि तपाईंसँग कुनै थप विवरण वा सरोकारहरू छन् भने, कृपया हेलो वर्क वा श्रम ब्यूरोलाई सम्पर्क गर्नुहोस्।